

१०८५०

### विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकका निर्णयहरु

- निर्णय नं. १:- चट्ठाङ्ग, आगलागी, छडेलो, हात्ताहुरी, आदी, पाहिरो, हुचानका साथै भूकम्प जस्ता विपद्को काण्डाहुन सक्ने शति न्यूनीकरणका साथि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसे जोखिम न्यूनीकरण, पूर्वतगारी तथा प्रतिकार्य र आवश्यक राहत तथा पुनर्स्थापनाका साथि प्रभावकारी भूमिका निर्वाह गर्ने ।
- निर्णय नं. २:- चट्ठाङ्ग, आगलागी, छडेलो, हात्ताहुरी, आदी, पाहिरो, हुचानका साथै भूकम्पीय जोखिमका लागि ज्ञाति न्यूनीकरण गर्न सम्बन्धित संघीय मन्त्रालय, विभाग र निकायहरुसे सम्बद्ध संघ-संस्था तथा निकायहरुसँग सहकारी र समन्वयमा आवश्यक योजना बनाई कार्यान्वयन गर्ने ।
- निर्णय नं. ३:- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बद्ध संघीय मन्त्रालय र विभागहरु (उज्ज, जलश्रोत तथा सिचाई; सन तथा सातावरण; उत्तोग, चालिज्य तथा आपूर्ति मन्त्रालय र जल तथा जैसम विज्ञान विभाग, स्वास्थ्य विभाग, सानी तथा भूर्भाव विभाग आदी) सँगको समन्वयमा विपद्को प्रकृति अनुसारका पूर्वसूचना प्रणाली स्थापना गरी कार्यान्वयनमा ल्याउने ।
- निर्णय नं. ४:- सम्भावित विपद्को दुष्टिकोणले असुरक्षित स्थानमा बसोबास गर्दै आएका बस्ती र घरहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्थाका लागि साहरी विकास मन्त्रालयसे बाटोधाटो (सडक), खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत लगायतका सुविधा युक्त एकीकृत बस्तीहरुको विकास गर्ने । त्यस्ता असुरक्षित बस्तीहरुको जोखिम आँकडान गरी एकीकृत बस्ती विकास गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक पहल गर्ने ।
- निर्णय नं. ५:- हिउँदको सुखला याम शुरु भए सँगै आगलागीको जोखिम बढ्ने हुँदा आगलागी सम्बन्धी जनचेतनाका कार्यकमहरु संघ, प्रदेश, जिल्ला तथा स्थानीय तहमा संचालन गर्ने । साथै आगलागीको जोखिम कम गर्न फुसका छाना विस्थापन गरी जस्ताको छाना प्रयोग गर्ने व्यवस्था प्रदेश सरकारले स्थानीय तह मार्फत मिलाउने । साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (NAST) लगायतका सम्बन्धित प्राज्ञिक निकाय तथा संघ-संस्थाहरुसँग सहकार्य गरी आगलागीको जोखिम न्यूनीकरणका लागि जोखिमयुक्त समुहको बसोबासलाई लक्षित गरी विभिन्न प्रविधिहरुको प्रयोग गरी फुसका छानाको मुनि माटो वा प्लाइटिक प्रयोग गरी हावा रोक्ने लगायत विविध उपायहरु अवलम्बन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको लगायत विविध उपायहरु अवलम्बन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सहयोग गर्ने
- निर्णय नं. ६:- विपद्को प्रकृति, मात्रा र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित परिस्थितिलाई लक्षित गरी सबै प्राकृतिक विपद्हरुको बारेमा जनचेतनाका कार्यकम बनाई संघ, प्रदेश, जिल्ला तथा स्थानीय तहले लागु गर्ने/गराउने ।
- निर्णय नं. ७:- डडेलोबाट हुने बन विनास रोक्नका लागि सल्ला जस्ता रुख र अति प्रज्वलनशील रुख र बनस्पतिको सद्वा रसिलो बनस्पतिहरु लगाउने, हरियो र बाकला पातहरु भएको पानीको मूल फुटाउने प्रजातिका रुख विरुद्ध लगाउँदा वातावरण संरक्षणमा समेत योगदान पुर्ने हुँदा यस सम्बन्धमा बन तथा वातावरण मन्त्रालयले योजना तथा कार्यकम बनाई कार्यान्वयन गर्ने ।

निर्णय नं. ८:- पहाड़ी भूभागमा फलायुक्त सेतीगा जोड़ दिये। उच्च पहाड़ी भूभागमा चरिचरनको निकासगा जोड़ दिने र ती शेक्षमा चौरी, मेडा, छ्याइगा पाताल गर्ने, जस्त्राट तक्त स्थानमा जमीन रक्की र मतिजो हुने हुँदा बनरपतिको निकास, संरक्षण हुमुका साथै चरिचरन (pasture land) को रूपमा निकास गर्ने कुपि तथा परापूर्वी विकास मन्त्रालयले आवश्यक योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्ने।

निर्णय नं. ९:- चुरे संरक्षण सम्बन्धमा जालाराम भएका पायासहरु प्रभावकारी हुन वस्तेको हुँदा चुरे खोक्को दोहन र विनास बढौदै गएको सन्दर्भमा यसको संरक्षण अतिने आवश्यक छ। चुरे दोहन सामावना बढी रहेको हुँदा चुरे खोक्का संरक्षणका लागि सम्बन्धित मन्त्रालयले प्रभावकारी विभिन्नालीन योजना तयार गरी पेश गर्ने।

निर्णय नं. १०:- चर्चादिको सम्भगमा रेशका विभिन्न भागमा भएका बाढीले जमिन कटान गर्ने हुँदा नदीको बहाव ब्यावस्थापन गर्न जरुरी छ। कठिपांग नदीहरूमा बनाईएका तटबन्ध स्ट्रंप Spur हरू बाढीले बाहाएर नैजामे गरेकोपाईन्दै। यस्ता संरचनाहरू निकै महजा हुने परिपेक्षमा ब्रिटिश फौलिंग ब्रिटिश जैविक डिफेंस रायाहरू जस्तै: बाँस रोने, बाँसको टाटी तथा बाँसका पोचा वा बाँसको मिला होवे, बाँस वा तटबन्धका डिपाहरू घोरे गरेर बनाईएका पट्टिपाईन (Porcupine) लगायत अतिरीक्ष जस्ता हुने सातान एवं काठको घोचाहरू प्रयोग गरेर बनाईएका पट्टिपाईन (Porcupine) लगायत अतिरीक्ष जस्ता हुने सातान एवं विश्वाहरुको प्रयोगले नदीको बहाव ब्यावस्थापन तथा कटान नियन्त्रण गर्ने उपायहरू जस्तै परम्परागत तटबन्ध र Spurहरूको लागतको तुलनामा धेरै खोलफल र धुप्रै स्थानहरूमा बाढी तथा कटानको समस्या न्यूनीकरण गर्ने र Spurहरूको लागतको तुलनामा धेरै खोलफल र धुप्रै स्थानहरूमा बाढी तथा कटानको समस्या न्यूनीकरण गर्ने र विधिहरू अवलम्बन गर्ने। यस कार्यका लागि उर्जा, जलाश्रोत तथा सिंचाईमन्त्रालय, सम्बन्धित प्रदेश सरकार विधिहरू अवलम्बन गर्ने। यस कार्यक्रम योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्ने। यस्तो कार्यक्रमको लागि राष्ट्रिय तथा स्थानीय तहले आवश्यक योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्ने।

निर्णय नं. ११:- पानीका मुहानहरू संरक्षण गर्ने, जलाधारमा पानी पुर्नभरण गर्ने, पानीको प्राकृतिक बहाव र निकास अवरोध हुन नदिने, बाढी नियन्त्रणका लागि आधुनिक सिंचाई प्रणाली अवलम्बन गर्ने, सिंचाईका नहर, कुलो र सडक निर्माण गर्दा खोलाको प्राकृतिक बहावलाई अवरोध नगरी एवं निकासलाई पनि पर्याप्त ठाउँ दिई बाँध एवं पुलहरू निर्माण गर्ने कार्य सम्बन्धित मन्त्रालय, प्रादेशिक मन्त्रालय र स्थानीय तहले गर्ने।

निर्णय नं. १२:- विपद् व्यावस्थापन सम्बन्धी योजना तथा कार्यक्रम तर्जुमा गर्दा अल्पकालीन, मध्यकालीन र दिर्घकालीन रूपमा योजना तथा कार्यक्रमहरू तर्जुमा गर्ने। साथै पूर्वसूचना प्रणालीको विकास, पूर्तियारी र प्रतिकार्य सम्बन्धी योजना बनाई कार्यान्वयन गर्ने।

निर्णय नं. १३:-हाल विद्यव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरस(COVID-19) को संक्रमणले हायो देशलाई समेत आकान्त पारेको हुँदा यसको नियन्त्रण एवं रोकथामका लागि विशेष अभियान, विशेष प्रयत्न आवश्यक पर्ने भएकोले नेपाल सरकार (मन्त्रिपरिषद्), कोरेना भाईरसको संक्रमण रोकथामका लागि गठित उच्चस्तरीय समिति, कोरोना काईसीसा म्यानेजमेण्ट रेन्टर (सि.सि.एम.री.) र सो अन्तर्गत समेत विभिन्न समितिहरू गठन गरी ७ वटै प्रदेश लागायत ७७ वटै जिल्ला प्रशासन कार्यालय र सम्पूर्ण स्थानीय तहहरू लागि रहेको हुँदा उक्त भाईरसबाट बचनका लागि सामाजिक तुरी कायम गरी सम्पूर्ण नागरिकहरूलाई सरकारको नीति निर्देशन पालन गर्न अनुरोध गर्ने।

निर्णय नं. १४:-नेपालको दक्षिणी भूभागमा अवस्थित मित्र राष्ट्र भारतीय सीमावर्ती खोलगा विभिन्न संरचनाहरू निर्माणको कारणले मनसुनको पानीको बहाव र निकास अवरुद्ध भएकाले नेपाल तर्फका धुप्रै स्थानहरूमा बाढी

१०६६/०७/९

३४

तथा दुवानको जोखिम बढेको छ । यस्ता स्थानहरु पहिचान गरी बहाव र निकारा अवरुद्ध गर्ने संचालनहरु हटाउन वा सुधार गर्ने नेपाल-भारत सरकारका संयुक्त समितिहरु बनाईएका छन् । उत्त समितिहरुमा प्रतिनिधित्व गर्ने नेपाल सरकारका सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरुले त्यस्ता उच्च जोखिममा रहेका स्थानहरुमा सम्बन्धित जिल्ला तथा स्थानीय तहको समन्वयमा सो कार्य प्रभावकारी रूपमा आगाडि बढाउने ।

निर्णय नं. १५:-उद्धार (Rescue), राहत (Relief) र पुनर्निर्माण (Reconstruction) को चरणमा जोड अहिले देखि नै राम्रो तयारी गर्ने । व्यवस्थापनको लागि सम्भावित जोखिम हेरेर पूर्वतयारी गर्ने । त्यसका लागि सामग्रीहरु रहने प्रत्येक प्रदेश, जिल्ला र स्थानीयतहमा एक-एक वटा स्टेशन रहने व्यवस्था गर्ने ।

निर्णय नं. १६:-

विपद्कोप्रकृतिमात्रारत्यसबाट उत्पन्नपरिस्थितिअनुसारविपद्प्रभावितलाईतत्कालउपलब्धगराइनेराहतसँगैउनिहरुकोजीविकोपार्जनकाआधारकारूपमा"कामकालागिखादान्न"जस्तारोजगारीमुलककार्यक्रमहरुसंचालनगर्ने ।

निर्णय नं. १७:-विपद्प्रभावितलाईराहतवितरणकाकार्य (Relief work) मा उनीहरुको साविकको पेशा, व्यवसायको पुनर्स्थापना वा जीविकोपार्जनका नर्थाआधारहरुकोपहिचानगरीविपद्उत्थानशीलताकालागिउनिहरुलाईसहभागीगराउने ।

निर्णय नं. १८:-

विपद्प्रभावितहरुलाईपुनर्स्थापितगर्नुपर्दाउनिहरुकोलागिगरिनेपुनर्निर्माणकार्यमाविपद्प्रभावितकोसमेतसहभागितारस्थानीयज्ञान, सिपरक्षमताकोयोगदानलाईसमेतसमावेशगरीपुनर्निर्माणका कार्यक्रमहरु संचालन गर्ने ।

निर्णय नं. १९:-कुनैप्रकृतिकोप्राकृतिकवागैर-प्राकृतिक दुर्घटना/विपद्को सूचना प्राप्त हुनासाथ तत्कालगर्नुपर्नेखोज, उद्धाररराहतकार्यकालागिआ-

आफ्नोकार्यक्षेत्रमाकियाशिलसबैसुरक्षानिकायरस्थानीयप्रशासनतत्कालपरिचालनहुने । यस्तोउद्धारकार्यमानेपालरेडक्स सोसाईटी, लायन्स क्लब, रोटरी क्लब जस्ता सामाजिक संस्थाहरुलाईसमेत परिचालन गरी तुरन्त उद्धार (Rescue)काकार्याङ्गर्ने ।

निर्णय नं. २०:-हिँदकोमौसममाहुनेहावाहुरीलेवालीनालीमापुन्याउने क्षति न्यूनीकरण गर्न बचाउका कार्यक्रम संचालन गर्ने र मौसमी विपद्का कारण हुन गएको वालीनाली, पशुपञ्चीको क्षतिका लागिवीमा संस्कृतिलाई प्रवर्धन गर्ने ।

निर्णय नं. २१:-प्राकृतिकतथागैर-प्राकृतिकविपद्काकारणतत्कालगर्नुपर्नेखोज, उद्धाररराहतकाकार्यक्रमसंचालनगरनेपालीसेनाकोसहभागिताकासाथकामगर्नेगराउने ।

निर्णय नं. २२:-सम्माननीय प्रधानमन्त्री एवं विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिपद्का प्रध्यक्षज्यू समक्ष हरेक महिनाको १ गते र १५ गते प्राधिकरणले गरेका कामको प्रतिवेदन पेश गर्ने ।

३४/३४

मिति: २०७७/०९/०९